

ई-पाटी हस्तान्तरण तथा बिद्यालयमा आधारित तालिमको प्रतिवेदन कपिलवस्तु

कार्य विवरण: श्री पञ्च निमावि बैजलपुरमा ई-पाटी हस्तान्तरण तथा श्री नेपालराष्ट्रिय निमावि चौँरी र श्री महेन्द्र प्राथमिक विद्यालय तौलिहवामा बिद्यालयमा आधारित तालिम सञ्चालन ।

मिति: २०६८ बैशाख १९ देखि २२ गते सम्म ४ दिन (May 2-5, 2011)

भ्रमण टोली

- टीकाराज कार्की साझा शिक्षा ई-पाटी सानेपा ललितपुर
- आयुष वन्त साझा शिक्षा ई-पाटी सानेपा ललितपुर

भ्रमणको उद्देश्य

यस भ्रमणका प्रमुख उद्देश्य यस अनुसार रहेका थिए:

1. गत महिना भएको ई-पाटी एकीकृत शिक्षण तालिममा भाग लिएका नयाँ शिक्षकहरूको बिद्यालयमा आधारित तालिमको रूपमा कक्षाशिक्षण अवलोकन तथा पृष्ठपोषण उपलब्ध गराउनु ।
2. श्री पञ्च निमावि बैजलपुरमा कक्षा ५ का लागि ई-पाटी हस्तान्तरण गर्नु ।

बिस्तृत विवरण

- २०६८ बैशाख १९ गते श्री पञ्च निमावि बैजलपुरमा बिद्यालयका प्रधानाध्यापक जगतराज रेग्मीलाई कक्षा ५ का लागि २७ ओटा ई-पाटी हस्तान्तरण गरेको ।
- २०६८ बैशाख २० गते श्री नेपाल राष्ट्रिय निमावि चौँरीका शिक्षकहरूको ई -पाटी एकीकृत शिक्षणको कक्षा अवलोकन गरि आवश्यक पृष्ठपोषण उपलब्ध गराइएको ।

शिक्षक कक्षा विषय ई -पाठ

- राममंगल पासी कक्षा ३ गणित रेखाखण्ड
- कृष्णकुमार मीश्र कक्षा २ ई -पाटी परिचय कक्षा
- रेशम गीरी कक्षा ४ अंग्रेजी Warning
- देवु मल्ल कक्षा ४ नेपाली आज पर्योय छुट्टिट

- २०६८ बैशाख २१ गते श्री महेन्द्र प्रावि तौलिहवामा शिक्षकहरूको ई -पाटी एकीकृत शिक्षणको कक्षा अवलोकन गरि आवश्यक पृष्ठपोषण उपलब्ध गराइएको ।
 - मिना शर्मा कक्षा ५ विज्ञान एकदलीय र दुईदलीय बिरुवाहरू
- पृष्ठपोषण- कक्षा अवलोकनको क्रममा ई -पाटी एकीकृत शिक्षण गर्ने सबै शिक्षकहरूको सहभागीता रहेको थियो । माथि उल्लेखित शिक्षकहरूको कक्षा अवलोकन पश्चायत् सामुहिक पृष्ठपोषणको लिने दिने काम भएको थियो । यस अवस्थामा दिइएका केहि पृष्ठपोषण यस अनुसार थिए –

- ई-पाटी निकाल्न र राख्न लाई भिडभाड भएकाले पालो मिलाउने वा यस्तै अन्य विकल्प प्रयोग गरेको भए वेश हुने थियो ।
 - ई-पाठहरूको आवाज र समय व्यवस्थापनमा ध्यान दिएको भए उपयुक्त हुने थियो ।
 - उच्चारण गर्नुपर्ने शब्दहरू विद्यार्थीहरू आफैले ई-पाटीबाट सुनेर उच्चारण गर्न लगाएको भए राम्रो हुने थियो ।
 - ई-पाटी एकीकृत शिक्षण गर्नुपूर्व शिक्षकले राम्ररी तयारी गर्नु जरूरीछ ।
 - विद्यार्थीहरूलाई चरणबद्ध निर्देशन दिएको खण्डमा अल्मलिने सम्भावना कम हुन्छ ।
- श्री नेपालराष्ट्रिय निमाबि चौरी र श्री महेन्द्र प्राथमिक विद्यालय तौलिहवामा ई-पाटी सामुहिक प्रयोग विधि (Shared Model) अपनाएर एकीकृत कक्षा शिक्षण गर्नुपर्ने जानकारी गराइएको ।

अन्य,

- जिल्ला शिक्षा कार्यालयमा गएर यस भ्रमणको उद्देश्य र विद्यालयहरूमा पाइएको कुराहरूको बारेमा जानकारी गराएको ।
- श्री नेपालराष्ट्रिय निम्नमाध्यमिक विद्यालयमा ई-पाटीहरूको सुरक्षाको लागि हरेक कक्षामा दराजहरू बनाउँदै गरेको पाइएको ।
- श्री महेन्द्र प्रावि तौलिहवामा शिक्षकहरूले बताए अनुसार ई-पाटी पहिलेको भन्दा चाडै तातिने गरेको र बढी मात्रामा ह्याङ् हुने समस्या भएको ।